



सिटीजन बाल भविष्य जीवन बीमा योजना

Citizen Child Future Life Insurance Plan



 **Citizen Life**
समृद्धि तपाईंको, साथ हाम्रो Insurance

सिटीजन बाल भविष्य जीवन बीमा योजना

Citizen Child Future Life Insurance Plan

यस योजनाले अभिभावकलाई आफ्नो बालबालिकाको उज्ज्वल भविष्यको लागि सोचे जस्तो उच्च शिक्षा हासिल, विवाह र व्यवसायिक पेशा शुरुवात गराउन सजिलोसँग खर्चको व्यवस्था गर्न मद्दत गर्दछ। यस योजना अन्तर्गत अभिभावक र बच्चा दुवै जनाको जोखिम बहन प्रस्तावक र बीमितको रुपमा गरिनेछ।



यस योजनाका विशेषताहरू:

बीमित.....	: बच्चा
प्रस्तावक.....	: माता / पिता
न्यूनतम बीमा अवधि.....	: १० वर्ष
अधिकतम बीमा अवधि.....	: २५ वर्ष
बीमितको प्रवेश उमेर.....	: जन्मेको दिन देखि १५ वर्ष सम्म
बीमितको बीमा समाप्ति अधिकतम उमेर.....	: २५ वर्ष
न्यूनतम बीमाङ्क रकम.....	: रु. ५०,००० (पचास हजार)
अधिकतम बीमाङ्क रकम.....	: रु. ५०,००,००० (पचास लाख)
बीमाशुल्क भुक्तानी तरिका.....	: एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक
प्रस्तावकको प्रवेश उमेर.....	: २१ वर्ष देखि ५५ वर्ष सम्म
प्रस्तावकको बीमा समाप्ति अधिकतम उमेर.....	: ७० वर्ष
उमेर गणना.....	: नजिकको जन्मोत्सव
बीमालेख ऋण सुविधा	: नियमानुसार

बीमाङ्क रकमको आधारमा छुट:

बीमाङ्क रकम	प्रदान गरिने छुट (प्रति हजारमा)
रु. ३,००,०००/- सम्म	छैन
रु. ३,००,००१/- देखि	रु.१/-
रु. ५,००,०००/- सम्म	
रु. ५,००,००१/- भन्दा माथि।	रु.२/-

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा छुट:

वार्षिक	अर्ध वार्षिक
२.०० %	१.००%

नोट: एकल बीमाशुल्क भुक्तानीको हकमा कुनै किसिमको छुट प्रदान गरिने छैन।

जोखिम प्रारम्भ हुने अवस्था:

प्रस्तावकको हकमा बीमा प्रारम्भ मिति देखि जोखिम बहन प्रारम्भ हुनेछ भने बीमित (बच्चा) को हकमा बीमा प्रारम्भ मितिले दुई वर्ष पूरा भएमा वा आगामी उमेर ६ वर्ष पुगेको मिति पछिको बीमाको वार्षिकोत्सव मिति मध्ये जुन कम पछि आउछ सो मिति देखि जोखिम बहन प्रारम्भ हुनेछ ।

यस योजना अन्तर्गत निम्न सुविधाहरु प्रदान गरिनेछ:

क) बीमित (बच्चा) को हकमा बीमालाभ भुक्तानी:

१. बीमालेख चालु रही बीमा अवधि सम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट भुक्तानी गरिनेछ ।
२. बीमालेख चालु रही बीमितको जोखिम बहन प्रारम्भ हुने मिति अगावै मृत्यु भएमा यस बीमालेख अन्तर्गत बीमकद्वारा (अतिरिक्त करारको निमित्त तिरको थप बीमाशुल्क बाहेक) उचित पाउने योग्य बीमाशुल्कमा वार्षिक ३ प्रतिशत साधारण ब्याज सहितको एकमुष्ट रकम प्रस्तावकलाई भुक्तानी गरिनेछ ।
३. बीमालेख चालु रही जोखिम बहन प्रारम्भ मिति पछि बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको बोनस प्रस्तावकलाई एकमुष्ट भुक्तानी गरिनेछ ।

ख) प्रस्तावक (माता / पिता) को हकमा:

१. चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमित जीवित रहेको अवस्थामा प्रस्तावकको कुनै कारणले मृत्यु भएमा वा दुर्घटनाद्वारा पूर्ण अशक्त भएमा वा स्थायी अंगभंग भई कुनै प्रकारको आय आर्जन गर्न असक्षम भएमा बीमालेख अन्तर्गतको बीमाङ्क रकम बराबर (बढिमा रु.१०,००,०००/- (दश लाख सम्म)) बीमितलाई नेपाल सरकारको कानूनले उमेरको हकमा व्यवस्था गरे अनुसार भुक्तानी गरिनेछ ।
२. चालु बीमालेखमा बीमा अवधि भित्र बीमित जीवित रहेको अवस्थामा प्रस्तावकको कुनै कारणले मृत्यु भएमा वा दुर्घटनाद्वारा पूर्ण अशक्त भएमा वा स्थायी अंगभंग भई कुनै प्रकारको आय आर्जन गर्न असक्षम भएमा बीमालेख अन्तर्गत सो घटना पछि तिर्नुपर्ने बीमाशुल्क भिनाहा गरिनेछ र सो बीमालेखको अवधि समाप्तिमा प्रक्रिया अनुसार बीमाङ्क रकम र नियमानुसारको बोनस बीमितलाई एकमुष्ट भुक्तानी गरिनेछ ।

ग) ऐच्छिक सुविधा:

१. मासिक आय लाभ:

चालु बीमालेख अन्तर्गत बीमालेखमा पुष्टि गरिएको अवधि भित्र बीमित जीवित रहेको अवस्थामा प्रस्तावकको कुनै कारणले मृत्यु भएमा वा दुर्घटनाद्वारा पूर्ण अशक्त वा स्थायी अंगभंग भई कुनै किसिमको आय आर्जन गर्न असक्षम भएमा देहाय बमोजिमको सुविधा प्रदान गरिनेछ :

१.१ बीमाङ्क रकम रु.५,००,०००/- भन्दा बढी भएमा बीमालेखको अवधि सम्म बीमाङ्क रकमको १ प्रतिशत रकम मासिक रुपमा बीमितलाई भुक्तानी गरिनेछ ।

१.२ बीमाङ्क रकम रु.५,००,०००/- सम्म भएमा प्रस्तावकले रोजेको अनुरूप बीमालेखको अवधि सम्म बीमाङ्क रकमको १%, १.५%, २% वा ३% रकम मासिक रुपमा बीमितलाई भुक्तानी गरिनेछ । तर यो सुविधा मासिक अधिकतम रु.५,०००/- सम्म सीमित रहनेछ ।

२. काजक्रिया खर्च:

चालु बीमालेख अन्तर्गत बीमालेखको अवधि भित्र प्रस्तावकको असामयिक मृत्यु भएमा बीमाङ्क रकमको २५% वा बढीमा रु.५०,०००/- भुक्तानी गरिनेछ ।

३. घातक रोग लाभ:

यो सुविधा अन्तर्गत बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा करारमा उल्लेखित घातक रोगहरुको जोखिम बहन हुनेछ । उक्त रोगहरु निदान भएको अवस्थामा घातक रोग लाभको करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ ।



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालयहरू

शाखा कार्यालयहरू	सम्पर्क नं.
फिदिम	९८५२६८४१२१
विर्तामोड	९८५२६५६२२६
ईटहरी	९८५२०६०६१४
धरान	९८५२०६०५७९
विराटनगर	९८५२०३९३३९
ईनरुवा	९८५२०६०६५९
लाहान	९८५२८३३१३१
राजविराज	९८५२८२१३५५
मिर्चैया	९८५२८२३२४१
लालबन्दी	९८५४०४२५०६
जनकपुर	९८५४०२९७६२
जलेश्वर	९८५४०२९७३८
बर्दिबास	९८५४०२९५३९
वीरगञ्ज	९८५४०३७८४६
हेटौडा	९८५४०८७९६
सिन्धुली	९८५४०४२५०५
रामेछाप	९८५४०२२४८८
दोलखा	९८५४०२२६८८
बनेपा	९८५१२४७१८३
सूर्यविनायक	९८५१२४७१७६
नयाँबानेश्वर	९८५१२४८८४७
पाटन	९८५१२४७१८१
चावहिल	९८५१२४७१७९
कान्तिपथ	९८५१२२७३१२
कलंकी	९८५१२०४०९९
धादिङ्ग	९८५११६०४१०
लम्जुङ्ग	९८५६०४६८००

शाखा कार्यालयहरू	सम्पर्क नं.
पोखरा	९८५६०८८५४३
बागलुङ्ग	९८५११८६५९५
वालिङ्ग	९८५६०६७६३९
म्याग्दी	९८५७६६११००
नारायणगढ	९८५५०६११३०
कावासोती	९८५७०१७३०५
बर्दघाट	९८५७०१७३०१
पाल्पा	९८५७०१७३०४
अर्घाखाँची	९८५७०१७३०७
बुटवल	९८५७०१७४००
भैरहवा	९८५७०१७३००
जीतपुर	९८५७०१७३०२
घोराही	९८५७८४४२००
वृत्तिवाङ्ग	९८५७६५५८४७
कोहलपुर	९८५८०४२१४१
नेपालगञ्ज	९८५८०४८२३४
सुर्खेत	९८५८०३८४७६
जाजरकोट	९८६८१८६३३०
टिकापुर	९८५८४२८४२८
अत्तरिया	९८५८४८०६८८
धनगढी	९८५८४२३९२८
डडेल्धुरा	९८५८७४५४३३
कञ्चनपुर	९८५२८६०००९
महेन्द्रनगर	९८५८७४५४२१
अछाम	९८५८४८८२२९
बझाङ्ग	९८५८४८८२०७

उद्घोषण

यसमा उल्लेख गरिएका जानकारीहरू ग्राहकहरूलाई मार्गदर्शन गर्ने उद्देश्यको लागि मात्र हो । कम्पनीद्वारा जारी गरिने बीमालेख, ऐच्छिक सुविधा तथा सम्पुष्टिकरणमा उल्लेखित शर्त तथा सुविधा र यसमा दिइएको जानकारी बीच फरक परेमा बीमालेख बमोजिम हुनेछ । यसमा उल्लेखित शर्त तथा सुविधाहरू समय समयमा परिवर्तन हुन सक्ने भएकोले अद्यावधिक जानकारीको लागि कम्पनीमा सम्पर्क राख्नुहोला ।

सिटिजन लाइफ इन्स्योरेन्स कं. लि.

फोन : ०१-८२९६०००
ई-मेल : info@citizenlifefenepal.com
वेबसाइट : www.citizenlifefenepal.com